



नेपाल सरकार  
अर्थ मन्त्रालय  
आन्तरिक राजस्व विभाग  
कर प्रणाली सुधार शाखा

४४९५८०२  
फोन नं. ४४९५८०३  
४४९९७९९  
४४९४५६४

फ्याक्स नं.: ४४९९७८८  
Website: www.ird.gov.np  
लाजिम्पाट काठमाडौं,

प.सं. : २०७८/०७९

च.नं.

मिति २०७८/०४/२९

श्री ठूला करदाता कार्यालय  
श्री मध्यमस्तरीय करदाता कार्यालय  
श्री आन्तरिक राजस्व कार्यालय, सबै  
श्री करदाता सेवा कार्यालय, सबै

विषय: अन्तःशुल्क इजाजतपत्र नविकरण सम्बन्धमा

यस विभागको अनलाइन सेवा मार्फत करदाता आफैले विद्युतीय माध्यमबाट अन्तःशुल्क इजाजतपत्र नविकरण गर्ने प्रणाली कार्यान्वयनमा रहेको छ। Taxpayer Portal को Excise Menu भित्र रहेको Self Renew Permit प्रणाली अन्तर्गत करदाताको स्थायी लेखा नम्बर, इजाजतपत्र नम्बर उल्लेख गरेमा लाग्ने नविकरण दस्तुर, दाखिला गर्नु पर्ने राजस्व शीर्षकसहितको भौचर विभागको प्रणालीबाट तयार हुने र सो भौचर बमोजिम विद्युतीय माध्यमबाट दस्तुर दाखिला गरेमा वा विभागको प्रणालीबाट तयार भएको भौचरमा रहेको कारोबार संकेत नम्बर लिई सोही दिन बैकमा गई दस्तुर दाखिला गरेपश्चात नविकरण हुने व्यवस्था रहेको छ। तर Officer Portal मा रहेको Excise Menu भित्रको Renew Permit Menu समेत कार्यान्वयनमा रहेको हुंदा दोहोरो व्यवस्थाले गर्दा प्रणालीगत एकीकरण हुन नसकेको हुंदा देहाय बमोजिम गर्नु गराउनु हुन मिति २०७८/०४/२९ को निर्णय अनुसार अनरोध छ।

१. यो प्रणाली बमोजिम करदाताले देहाय बमोजिमको प्रक्रिया अवलम्बन गरी आफ्नो इजाजतपत्र आफै नविकरण गर्न सक्नु हुनेछ।

अन्तःशुल्क इजाजतपत्र नविकरण गर्ने प्रक्रिया:

1. विभागको वेबसाइट [www.ird.gov.np](http://www.ird.gov.np) लग इन गर्ने,
2. Taxpayer Portal मा लग इन गर्ने,
3. Excise Menu भित्र रहेको Self Renew Permit मा click गर्ने,
4. E-Permit Renew मा click गर्ने र करदाताको PAN र Permit Number प्रविष्टि गर्ने,
5. Register गर्ने । यसले तिर्नु पर्ने कर देखाउँछ।
6. बैक छनौट गर्ने र Submit गर्ने । यसले दाखिला भौचर तयार गर्नेछ। करदाताले IPS Connect मार्फत उक्त दस्तुर दाखिला गर्ने सक्नु हुनेछ। यदि बैकमा गई नगद दाखिला गर्ने हो भने सो भौचरको कारोबार संकेत नम्बर टिपेर बैकमा जाने र सो कारोबार संकेत बैकमा पेश गरेपछि सो बमोजिम दस्तुर दाखिला गर्ने । करदाताको KYT update भएको छ भने SMS बाट जानकारी पठाउने व्यवस्था रहेको छ ।
7. यसरी दस्तुर दाखिला गरेपछि पूनः Taxpayer Portal मा लग इन गर्ने,
8. General मा लग इन गर्ने,
9. Print Excise Permit मा click गर्ने,
10. PAN र Permit Number प्रविष्टि गर्ने,
11. Excise Certificate को Print Icon मा click गरी प्रिन्ट गर्ने ।



नेपाल सरकार  
अर्थ मन्त्रालय  
आन्तरिक राजस्व विभाग  
कर प्रणाली सुधार शाखा

४४१५८०२  
फोन नं. ४४१५८०३  
४४१९७९९  
४४१४५६४

फ्याक्स नं.: ४४१९७८८  
Website: www.ird.gov.np  
लाजिम्पाट काठमाडौं,

प.सं. : २०७८/०७९

च.नं.

- करदाताले पहिले बैकमा गई भौचर दाखिला गर्ने र सो भौचर बमोजिम इजाजतपत्र नविकरण गर्न कार्यालयमा निवेदन दिने हालको पद्धतिले गर्दा कतिपय अवस्थामा करदाताको स्थायी लेखा नम्बर, राजस्व शीर्षक नम्बर, कार्यालय कोड र रकम आदिमा कुनै त्रुटी हुने सम्भावना रहेको र दिनहुँ धेरै भौचरहरू संशोधन हुने गरेकोले करदाता र कर प्रशासन दुबैको समय र लागत बढ्ने र सेवा प्रवाह झन्झटिलो हुने गरेको हुँदा यो पद्धतिलाई रोकी बुँदा नम्बर १ मा उल्लेख भए बमोजिम गर्ने गराउने।
- आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा उपस्थित भई इजाजतपत्र नविकरण गर्नु पर्ने भएमा सम्बन्धित कार्यालयका कर्मचारीले समेत बुँदा नम्बर १ बमोजिमको प्रक्रिया पूरा गरी इजाजतपत्र नविकरण गरिदिने।
- हाल प्रयोगमा रहेको Officer Portal मा रहेको Excise Menu भित्रको Renew Permit Menu २०७८ श्रावण २६ गतेदेखि Disable गरिनेछ। यदि कुनै करदाताले माथि बुँदा नम्बर २ बमोजिम पहिले नै बैकमा दस्तुर दाखिला गरिसकेको भए २०७८ श्रावण २५ गतेभित्र नविकरण गरी दिने।
- अनलाइन सेवा मार्फत अन्तःशुल्क इजाजतपत्र नविकरण गर्न करदातालाई माथि बुँदा नम्बर १ बमोजिम विभागको प्रणालीबाट भौचर तयार गरेर सोही दिन बैकमा गई नगद दाखिला गर्ने वा विद्युतीय माध्यमबाट दस्तुर दाखिला गर्ने भन्ने विषयमा करदाता तथा अन्य सरोकारवाला व्यक्ति र निकायहरूलाई अविलम्ब जानकारीमूलक अनुरोध गर्ने।

**बोधार्थ:**

- विभागका सबै शाखा
- सूचना प्रविधि शाखा: निर्णयको फोटोकपि यसैसाथ संलग्न रहेको छ। सो बमोजिम हाल प्रयोगमा रहेको Officer Portal मा रहेको Excise Menu भित्रको Renew Permit Menu २०७८ श्रावण २६ गतेदेखि अनिवार्यरूपमा Disable गर्ने व्यवस्था गरिदिनु हुन अनुरोध छ।

महाराज कोईराला  
निर्देशक